

२०७५ भाद्र १२ गते को गाउँकार्यपालिकाको बैठक को निर्णय

प्रस्ताव नं. १ मेलमिलाप समिति गठन सम्बन्धमा ।

प्रस्ताव नं १ माथि छलोफल गर्दा सिद्धलेक गा.पा का वडा नं १-७ सम्मका सबै वडामा मेलमिलाप समिति गठन गर्ने सर्वसम्मत निर्णय गरियो ।

प्रस्ताव नं. २ विपद् व्यवस्थापन सम्बन्धमा ।

प्रस्ताव नं. २ माथि छलफल गर्दा गाउँपालिका भित्र विपद्बाट आइपर्ने समस्या तथा भूकम्प पिडित को समस्या समाधान गर्न विपद् विपद् अवस्थामा समाधान गर्न सबै वडामा वडा स्तरिय विपद् व्यवस्थापन समसतस गठन गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ३ विद्युत पोल र ट्रान्स्फरमर सम्बन्धमा ।

प्रस्ताव नं. ३ माथि छलफल गर्दा नेपाल विद्युत प्राधिकरणको गत आ.व. ०७४/०७५ मा खरिद गरि राखेको यस गाउँपालिका को लागि विनियोजित ३७००००० को पोल तार ट्रान्सफरमर तपसिल अनुसारको स्थान र वडामा वितरण गर्न र सो सामाग्री विद्युत प्राधिकरण संग माग गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

तपसिल

१) वडा १ मा ८ मि को पोल १८ थान

८) गा.पा. मा ८ मि को पोल १ थान

२) वडा २ मा ८ मि को पोल १८ थान
थान

९) वडा ४ मा ५०को ट्रन्स्फर्मर १

३) वडा ३ मा ८ मि को पोल १८ थान
थान

१०) वडा ४ मा ११ मि को पोल ४

४) वडा ४ मा ८ मि को पोल १८ थान
पोल २ थान

११) वडा २२३ विचमा ११ मि को

५) वडा ५ मा ८ मि को पोल १८ थान

६) वडा ६ मा ८ मि को पोल १८ थान

७) वडा ७ मा ८ मि को पोल १८ थान

प्रस्ताव नं. ४ बाढी पहिरो सम्बन्धमा ।

प्रस्ताव नं. ४ माथि छलफल गर्दा वर्षाको समयमा यस गाउँपालिका भित्र बाढी पहिरोले नोक्सान गरि वस्ति, मन्दिर आदिलाई असर परेकोलेप्राविधिक पढाई प्राविधिक को स्टिमेटका आधारमा बजेट विनियोजन गरि वस्ती घर टोल मन्दिर लाई सुरक्षित गर्न तपसिलको स्थानमा प्राविधिक पठाउने सर्व समितिबाट निर्णय गरियो ।

तपसिल

- १) दशमूरे खोला पहिरो नियन्त्रण वडा नं २
- २) दमै डाडा थुम्का पहिरो नियन्त्रण वडा नं १
- ३) रैजले चौतारो पहिरो नियन्त्रण वडा नं १
- ४) मोल्लाफागे टोल वेलटार पहिरो नियन्त्रण वडा नं ५
- ५) वडा नं ४ विभिन्न स्थान पहिरो नियन्त्रण
- ६) वडा कार्यालय पहिरो नियन्त्रणखवडा नं ७
- ७) चामडाडा थुम्का राम ब. भुजेलको घरघर वरपर पहिरो नियन्त्रण वडा नं ७

प्रस्ताव नं. ५ वडाका योजना सम्बन्धमा ।

प्रस्ताव नं. ५ माथि छलफल गर्दा गाउँपालिका तथा वडा बाट विनियोजित सबै योजनाको भुक्तानि गर्नुपूर्व उपाध्यक्षको अनुगमन र वडाको सिफारिसबाट मात्र भुक्तानी गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

प्रस्ताव नं. ६ विद्यालय व्यवस्थापन समिति पूर गर्ने सम्बन्धमा ।

प्रस्ताव नं. ६ माथि छलफल गर्दा विद्यालय व्यवस्थापन समिति गठन भै गाउँपालिकाबाट मनोनित गर्ने सदस्य हरु गाउँ शिक्षा समितिको सिफारिस अनुसार गर्ने सर्वसम्मतबाट गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. ७ सामुदायिक वन सम्बन्धमा ।

प्रस्ताव नं. ७ माथि छलफल गर्दा यस गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक वन का अध्ययन र सचिवलाई मिति २०७५/०६/०४ गते गाउँपालिकामा भेला गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

प्रस्ताव नं. ८ सम्पत्ति कर सम्बन्धमा ।

प्रस्ताव नं. ८ माथि छलफल गर्दा गाउँ सभाबाट निर्णय भै लगाएको कर को विषयमा तपसिल अनुसारको वडामा तपसिल अनुसारको मितिमा भेला गरि सर्वसाधारणलाई जानकारी गराउने सर्वसम्मतबाट निर्णय गरियो ।

तपसिल

- १) वडा नं १ मा ०७५/०५/१७ गते
- २) वडा नं ५ मा ०७५/०५/१९ गते
- ३) वडा नं ६ मा ०७५/०५/२१ गते

४) वडा नं ७ मा ०७५/०५/२४ गते

प्रस्ताव नं. ९ प्राविधिक शिक्षा सम्बन्धमा ।

प्रस्ताव नं. ९ माथि छलफल गर्दा सिद्धलेक गाउँपालिकामा प्राविधिक शिक्षा अध्वयन गर्नेविद्यार्थी नभउकोले भेटनरी सिभिल विषयमा अध्वन गर्न चाहने विद्यार्थीलाई प्रत्येक वडामा २/२ जनाका दरले १७ जना विद्यार्थीलाई अध्वयन गर्ने प्राविधिक शिक्षालयमा पढाउने सो वापत पढाई खर्च फि ड्रेस पुस्तकको रकम बढीमा प्रति विद्यार्थी ५००००० गाउँपालिकाबाट भुक्तानी गर्ने अभ्यापन पछि विद्यार्थीबाट सेवा लिने समितिबाट गर्ने निर्णय गरियो ।

प्रस्ताव नं. १० राजीनामा सम्बन्धमा ।

प्रस्ताव नं. १० माथि छलफल गर्दा तेस्रो गाउँ सभाबाट सबै विद्यालयमा अनिवार्य वाल कक्षा सञ्चालन गर्ने तपसिल अनुसारको विद्यालयमा सरुवा गरिएका सहायक कर्मचारी हाजिर नभएकोले विद्यालयमा पठनपाठनमा समस्या भएकोले विज्ञापन गरि ECD भर्ना गर्ने सर्वसम्मत निर्णय गरियो ।

तपसिल

- १) पञ्चकन्या आ.वि.
- २) कुन्नेश्वरी आ.वि.
- ३) भुमेश्वरी आ.वि.